



# घरेलु फोहोरको उचित व्यवस्थापन



## ✔ PET पोलिथिनिबोटल (जुस, पानी)

Step 01

बोटल खालीगरनुहोस्



Step 02

सफा गरनुहोस्



Step 03

अलग गरनुहोस्



Step 04

नमसाउनुहोस्



## ✔ गाजी झोला (दूधको डबिबा, सोया दूध प्याक, सोजु प्याक)

सामग्री खाली गर्ने, पानी, सुक्खा पार्ने।

- कागजी फोहोरलाई अन्य फोहोरसँगनमसाइड तोकिएकोसंकलन बक्समा राख्ने,
- यदि कागजीफोहोरको उचेत बक्स छैन भने, अन्य फोहोरबाट अलग गर्ने।
- १ केजी कागजको प्याकलाई १ रोल ट्वाइलेट पेपरमा साट्नपर्ना सकिने, (नजकिको जुमनि सेन्टर)।



## ✔ त्नुका क्या (पेय पदार्थ क्यान, बयिरका क्यान, डबिबाबंद खानाका क्यान)

धातुको डबिबा र अन्य सामग्रीहरू जस्तै प्लास्टिकको ढक्कनहरू हटाउने



## ✔ कांचको बोटल (पेयपदार्थको बोटल, वाइनको बोटल, सोजुको बोटल)

बोटल सामग्री खाली गर्ने, पानीले सफा गर्ने, चुरोटको टुटा, आदी अन्य वस्तुहरू नहालनुहोस्।



## ✔ प्रयोग गरएका ब्याट्री


हटाउन सकिने ब्याट्रीहरू उत्पादनबाट छुट्याउने, ब्याट्री एक उचित फोहोर संकलन बक्समा संकलन गर्ने



- प्रयोग गरिएको ब्याट्रीको मश्रति फोहोरले ठूलो आगो नमित्याउन सक्छ।
- 20 वटा प्रयोग भएका ब्याट्री 2 वटा नयाँ ब्याट्रीमा साट्न सकिन्छ। (नजकिको जुमनि सेन्टर)

## ✔ सजलि फुट्ने, सजलि नजल्ने सिसायुक्त वस्तुहरू

प्रशासनिक केन्द्रमा आवश्यक फोहोरका झोलाहरू खरदि गरि फोहोर फाल्ने गर्नुहोस्।



- फुटेका सिसायुक्त वस्तुहरू (फ्लोरोसेन्ट बत्ती, लाइट फक्सिचर, बोटल, ऐना), काँच टाइपका भाँडाहरू, बालुवा वा फोहोर, आदी

✔ प्रयोग गरएका घरेलु सामानहरू सगरहको लागि निःशुल्क आरक्षण साइड

☎ 1599-0903

🌐 www.15990903.or.kr

## खाद्यान्नको फोहोर



फोहोर फालनुअघि सिकेसम्म फोहोरमा भएको पानीलाई हटाउनुहोस्। (फोहोरबाटनसिकने पानी मात्रहटाउन सके पनि १०% भन्दा बढी फोहोर घटाउन सकिन्छ।)



खाद्य फोहोर बाहेक अन्य पदार्थहरू हटाउनुहोस्, जस्तै डिसिपोजेबल प्लास्टिक टुक्राहरु



मसाला बेसार र कमिची लागेको फोहोरफाल्नु अघि एक पटक पानीले पखालेर मात्र फालनुहोस्।



खरबूजा जस्ता ठूला फलहरूलाई सानो सानो टुक्राबनाएर मात्र फोहोर फालनुहोस्।



खाद्यफोहोरलाईनिरधारति खाद्यफोहोरकन्टेनरवातो कएकोखाद्यफोहोरझोलामा फाल्ने।

## फोहोरफाल्नेसमय

(शनिबार र आइतबार बाहेक अन्य दिन)

१. फोहोर फाल्नेस्थान: आफ्नो घरवाआफ्नोपसलकोअगाडी

२. फोहोर फाल्नेसमय: हरेकदिनसाँझ ८ बजे र अर्कोदिनबहिन ५ बजे

